



देशको आर्थिक सामाजिक विकासमा ६० वर्षदेखि समर्पित – राष्ट्रिय वाणिज्य बैंक लि.

वर्ष ३३ अंक ०४

कात्तिक २०८२

Year 33 Vol 04

Oct./Nov. 2025

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०८१/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

● खुद मुनाफा ५९ करोड ८७ लाख ● निक्षेप ५ खर्ब ३० अर्ब ● कर्जा ३ खर्ब १७ अर्ब

काठमाडौं, कात्तिक २५

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०८२/८३ को प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणहरू प्रकाशित भएको छ। बैंकले यस अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा १५ करोड १३ लाख रुपैयाँ रहेको थियो। यसरी खुद मुनाफा गत आ. व.को सोही अवधिको तुलनामा २९५.७२ प्रतिशतले वृद्धि भएको हो।



यस किसिमको वृद्धि देखिनुमा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुनु प्रमुख कारण हो।

आ.व. २०८२/८३ को प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९२ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३ अर्ब ७० करोड रुपैयाँ खुद

सञ्चालन नाफा (कर अधिको) ८५ करोड ५३ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा (Distributable Profit) २१ करोड ४७ लाख रुपैयाँ रहेको छ, कुल समग्र आम्दानी (Total Comprehensive Income) ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ।

२०८२ असोज मसान्तमा बैंकको कुल निक्षेप ५ खर्ब ३० अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट ३ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा २७.०४ प्रतिशत र कर्जा तथा सापटमा १८.३१ प्रतिशतले वृद्धि भएको छ।

२०८२ असोज मसान्तसम्ममा पुँजी कोष अनुपात (Capital Adequacy Ratio) ११.६४ प्रतिशत कर्जा तथा निक्षेप अनुपात

बाँकी पृष्ठ ३ मा

"6% RBBL Debenture 2089" को निष्काशन तथा बिज्री प्रबन्धक नियुक्त



काठमाडौं, कात्तिक २०

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १,००० रुपैयाँ अंकित दरको ३०,००,००० किताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र "6% RBBL Debenture

2089" को धितोपत्र निष्काशन तथा बिज्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सो

बाँकी पृष्ठ ३ मा

आफ्नो भन्नेको आफ्नै हुन्छ
www.rbb.com.np

नक्कली विज्ञापनबाट सावधान!

हाल फेसबुक तथा केहि अनलाइन प्लेटफर्महरुमा भ्रामक विज्ञापनहरु प्रचार भईरहेका छन्।

सचेत रहनुहोस् यो राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक अफर होइन।

कृपया यस्तो सन्देश, विज्ञापन वा लिङ्कमा क्लिक नगर्नुहोस्।

प्रमुख कार्यकारी अधिकृतको सन्देश



देवेन्द्र रमण खनाल
प्रमुख कार्यकारी अधिकृत

सम्पूर्ण कर्मचारी मित्रहरू, ग्राहक वर्ग एवं सरोकारवालाहरूमा हार्दिक नमस्कार, हाल मुलुक तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको र अर्थतन्त्रमा पनि एक खालको सुस्तता देखिएको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात् छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्बित गर्दै विश्व बैंकले आफ्नो आर्थिक प्रतिवेदनमा नेपालको आर्थिक वर्ष सन् २०२५ को ४.६ प्रतिशतको आर्थिक वृद्धि दर घटेर सन् २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।

वर्तमान परिप्रेक्ष्यमा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक वातावरणमा आएको परिवर्तनसँगै हामीले हाम्रा व्यवहारहरूमा तदनुरूप परिवर्तन ल्याउन सक्नुपर्छ। युवा पुस्ताको भावनालाई कदर गर्दै मुलुक र जनताको लागि हित हुने कार्यमा अग्रसर हुनुपर्छ।

कर्मचारी मित्रहरू, यतिबेला हामी चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा छौं। हामीले हालैमात्र बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन-असोज)को वित्तीय विवरणहरू सार्वजनिक भएको सञ्चारमाध्यमबाट थाहा पायौं। उक्त विवरण अनुसार समग्रमा बैंक तथा वित्तीय संस्थाहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ र खराब कर्जा अनुपात पनि केही बढेको छ। यसै सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा

आर्जन गर्न सफल भएको छ। गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा १५ करोड १३ लाख रुपैयाँ रहेको थियो। यसरी खुद मुनाफा गत आ. व.को सोही अवधिको तुलनामा २९५.७२ प्रतिशतले वृद्धि भएको छ। यस किसिमको वृद्धि देखिनुमा बैंकको खुद ब्याज आमदानीमा वृद्धि हुनु प्रमुख कारण हो। यद्यपि बैंकको निष्क्रिय कर्जा अनुपात (NPA) ३.८३ प्रतिशत पुग्न हाम्रो लागि सुखद विषय भने होइन। यसमा हामीले गम्भिर भएर सोच्नुपर्छ, के कसरी NPA घटाउन सकिन्छ भनेर त्यसतर्फ लाग्नुपर्छ।

हाम्रा सामु चुनौती मात्रै छैनन् अवसरहरू पनि छन्। बैंकको कर्जा तथा निक्षेप अनुपात (CD Ratio) ६०.७९ प्रतिशत हुनुले हामीसँग पर्याप्त लागानीयोग्य रकम छ भन्ने दर्शाउँछ भने आधार दर (त्रैमास औसत) ४.६४ प्रतिशत हुनुले हामी अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन सक्षम छौं भन्ने देखाउँछ। यसका अलावा सरकारी स्वामित्वको बैंक हुनुको नाताले हामीलाई लाखौं जनताको अपार माया, सद्भाव र विश्वास प्राप्त छ। अतः यस्तो अभूतपूर्व अवसरको सदुपयोग गरी हामीले बैंकको व्यवसाय वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्छ। हामी सबैको साभ्ना प्रयासले नै बैंकलाई अभि मजबुत बनाउनेछ र मुलुकको अर्थतन्त्रमा बैंक मार्फत हामीले पनि योगदान गर्न पाउनेछौं।

यस आ.व.को पहिलो त्रैमासमा चाडबाड, पर्व परे तापनि व्यवसायको विस्तार अपेक्षित हुन नसकेको तर दोश्रो त्रैमासमा खाद्यान्न भण्डार गर्ने एवं पूर्वाधार निर्माणका कार्यले तिब्रता पाउने हुनाले व्यवसायको चक्रिय प्रणालीमा यसको सकारात्मक प्रभाव हुने देखिन्छ तसर्थ हामी सबै कर्मचारी मित्रहरूले यस अवसरको सहि मुल्यांकन गरी व्यवसाय विस्तार गर्न लिईएका लक्ष्यहरूलाई हासिल गर्न कार्ययोजना सहित कार्य प्रकृया अघि बढाउन आवश्यक छ। धन्यवाद ! ■

आरविवि मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभान्श वितरण गर्ने निर्णय



काठमाडौं, कार्तिक १

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा असोज ३१ गते सम्पन्न गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबार स्थित सभाहलमा सञ्चालित साधारणसभामा कम्पनीका अध्यक्ष सरस्वती अधिकारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। छलफलपछि सभाले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् चार करोड रुपैयाँ (कर सहित) नगद लाभान्श वितरण गर्ने निर्णय गरेको छ।

सभाले बाह्य लेखापरीक्षक एच.के.एस.डी. एसोसिएट्सका सि.ए. हरि कुमार सिलवालको राजीनामा स्वीकृत गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि सिन्हा एण्ड कम्पनीका सि.ए. सञ्जय कुमार सिन्हा कायस्थलाई नयाँ लेखापरीक्षकमा नियुक्त गरेको छ। साथै, कम्पनीका सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूको नियुक्ति

पनि अनुमोदन गरिएको छ। सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी अधिकृत विनय रमण पौडेलले १०० प्रतिशत शेयर प्रतिनिधित्वसहित सहभागिता जनाउनु भयो।

प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र विशेष अतिथिका रूपमा नेपाल स्टक एक्सचेंज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं उपस्थित हुनुभएको उक्त कार्यक्रममा महालेखा परीक्षकको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि, बाह्य लेखा परीक्षकहरू तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखा परीक्षकहरूको पनि उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आरविवि म्युचुअल फण्ड १ ले २० प्रतिशत, म्युचुअल फण्ड २ ले १३ प्रतिशत र आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत गरी जम्मा करिब ४० करोड रुपैयाँ बराबरको नगद लाभान्श वितरण गर्न कम्पनी सफल भएको छ। ■



App एक, फाइदा अनेक !!

RBB डिजिटल संसार

(Omni Channel Mobile Banking)

अब, सबै बैंकिङ्ग सेवा सुविधाको लागि।

आफ्नो गतेको आफ्नै दुनछ
www.rbb.com.np

Happiness Program सम्पन्न



काठमाडौं, कार्तिक २३

राष्ट्रिय वाणिज्य बैंकद्वारा "Happiness Program" आयोजना गरिएको छ। दरबारमार्ग स्थित बैंकको तालिम तथा विकास विभागको हलमा कार्तिक २१ गते देखि तिन दिनसम्म चलेको उक्त कार्यक्रममा बैंकका उप-कार्यकारी अधिकृत, विभागीय प्रमुख, कम्पनी सचिव, कोष प्रशासक लगायत गरी १९ जना कर्मचारीको सहभागिता रहेको थियो। ■

लमजुङको सुन्दरबजारमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा स्थापना



काठमाडौं, कार्तिक २७

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ७ सुन्दरबजारमा नयाँ शाखा स्थापना गरेको छ। उक्त शाखा स्थापनासँगै बैंकको शाखा कार्यालयहरूको संख्या ३११ पुगेको छ। कार्तिक २६ गते देखि सञ्चालनमा आएको उक्त शाखाको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख श्री पुष्प चन्द्र थापाले छोटो अनौपचारिक कार्यक्रममार्फत शाखाको कारोबार शुभारम्भ गर्नुभयो। कार्यक्रममा गण्डकी प्रादेशिक कार्यालयमा कार्यरत प्रबन्धक दयाराम पन्त, सहायक प्रबन्धक पवन थापामगर, नवस्थापित सुन्दरबजार शाखाका शाखा प्रबन्धक सावित्रा के.सी. लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ■

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख

कार्यकारी अधिकृत कर्मचारी सञ्चय

कोषको सञ्चालकमा नियुक्त



काठमाडौं, कार्तिक २५

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त हुनुभएको छ। नेपाल सरकार (अर्थमन्त्रीस्तर)

को मिति २०८२।७।१८ को निर्णयानुसार वहाँलाई उक्त पदमा नियुक्त गरिएको हो। ■

Trade Finance विषयमा तालिम सम्पन्न



काठमाडौं, कार्तिक ३०

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारीहरूलाई Trade Finance विषयमा तालिम प्रदान गरिएको छ। कार्तिक २९ र ३० मा लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न उक्त कार्यक्रम मार्फत NRB Guideline/Trade Finance Guideline, cumentation/Incoterms, LC Settlement/Reporting, LC Opening/Form Fill Up/BI.BI.NI Form आदि विषयमा प्रशिक्षण दिईएको थियो। उक्त तालिममा लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूबाट १४ जना, गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूबाट १४ जना, सुदूरपश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूबाट ४ जना, कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूबाट ४ जना र बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूबाट १ जना गरी कुल ३७ जना कर्मचारीको सहभागिता रहेको थियो। ■

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ...

(CD Ratio) ६०.७९ प्रतिशत र आधार दर (त्रैमास औसत) ४.६४ प्रतिशत भएपनि असोजको ४.५४ प्रतिशत रहेको छ। त्यसैगरी निष्क्रिय कर्जा अनुपात (NPA) ३.८३ प्रतिशत, व्याजदर अन्तर (Spread Rate) ३.६२ प्रतिशत, कोषको लागत दर (Cost of Fund) ३.१६ प्रतिशत तथा प्रतिशेयर आमदानी (Earnings Per Share annualized) रु. १५.३२ रहेको छ। आ.व.२०८२/८३ को प्रथम त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले सन्तोषजनक प्रगति हासिल गर्न सफल भएको छ।

"6% RBBL Debenture 2089" ...

सम्बन्धमा सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट

प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्र रमण खनाल तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माको हस्ताक्षर गर्नुभएको छ।

सम्झौतामा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले रु.३ अर्ब बराबरको ऋणपत्र जारी गर्नेछ जस मध्यको ६० प्रतिशत अर्थात् १८,००,००० कित्ताले हुन आउने रु.१ अर्ब ८० करोड बराबरको रकम संस्थागत तथा व्यक्तिगत तवर (Private Placement) र ४० प्रतिशत अर्थात् १२,००,००० कित्ताले हुन आउने रु. १ अर्ब २० करोड बराबरको रकम सर्वसाधारणहरूका लागि निष्काशन गरिनेछ। उक्त ऋणपत्रको वार्षिक ब्याजदर ६ प्रतिशत र अवधी ७ वर्षको रहनेछ। ■



आफ्नो भन्नेको आफ्नै हुन्छ
www.rbb.com.np

सुन धितो कर्जा छिटो, सुरक्षित र भरपदो

२२ वयारेट वा सोभन्दा माथिको सुन धितो राख्ने
७०% सम्म बैंकले कायम गरेको मूल्यांकन दरमा कर्जा

- ✓ अधिकतम १ वर्ष अवधिको कर्जा
- ✓ डिजिटल तौल मेसिनद्वारा सुन तौल मापन
- ✓ सहूलियतपूर्ण ब्याजदर (बैंक दर अनुसार)
- ✓ सुनको पूर्ण बीमा सुरक्षा

राष्ट्रिय वाणिज्य बैंकबाट सुनमा सजिलो कर्जा



"CE Corporate T10 Indoor Cricket" प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंक उपविजेता



काठमाडौं, कार्तिक २३

हालै काठमाडौंमा सम्पन्न तेस्रो "CE Corporate 10 Indoor Cricket" प्रतियोगितामा राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको छ। सीई कन्स्ट्रक्सन र चित्रा स्पोर्ट्सको संयुक्त आयोजनामा रोयल स्पोर्ट्स पार्क बुढानीलकण्ठमा २०८२ कार्तिक २० देखि २२ गतेसम्म चलेको उक्त प्रतियोगितामा १२ वटा कर्पोरेट हाउसका टिमले सहभागिता जनाएका थिए।

फाइनल खेलमा राष्ट्रिय वाणिज्य बैंकले क्लाउड फ्याक्ट्रीसँग प्रतिस्पर्धा गर्दै टस गुमाएपछि ब्याटिङ गरेको थियो। बैंकको टोलीले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्‍यो। ओपनर विवेक श्रेष्ठले दमदार ब्याटिङ गर्दै ३१ रनको योगदान दिएका थिए भने कप्तान सुशिल देवकोटाले उत्कृष्ट संयमका साथ २८ रन नटआउट बनाएका थिए। यी दुईको साभेदारीले टोलीलाई सम्मानजनक स्कोरमा पुऱ्यायो।

जवाफी ब्याटिङमा उत्रिएको क्लाउड फ्याक्ट्रीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा ७३ रन बनाउँदै जित हात पारेको थियो। अन्तिम ओभरसम्म

रोमाञ्चक बनेको उक्त फाइनल खेलमा राष्ट्रिय वाणिज्य बैंकका बलरहरूले शान्त, अनुशासित र योजनाबद्ध बलिङ गर्दै खेललाई अन्तिम क्षणसम्म प्रतिस्पर्धात्मक बनाएका थिए।

राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट खेलमा मदन राज जोशी र लभ यादवले क्रमशः दुई ओभरमा मात्र १० रन र ९ रन दिई १ विकेट लिएका थिए। त्यसैगरी कप्तान सुशिल देवकोटा, उपकप्तान प्रमाण नेपाल र आशिम श्रेष्ठले सन्तुलित बलिङ कायम राख्दै विपक्षी ब्याट्सम्यानलाई नियन्त्रणमा राखेका थिए।

राष्ट्रिय वाणिज्य बैंकले प्रतियोगिताको समूह चरणमा रिलायबल नेपाल लाइफ इन्सुरेन्सलाई, प्रिक्वाटरफाइनलमा पहिलो संस्करणको विजेता एनएलजी इन्सुरेन्सलाई, क्वाटरफाइनलमा दोश्रो संस्करणको विजेता सानिमा जिआईसी इन्सुरेन्सलाई र सेमीफाइनलमा सिद्धार्थ बैंक लिमिटेडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। उक्त प्रतियोगिता अवधिभरका विभिन्न खेलमा प्रमाण नेपाल, सुशिल देवकोटा, विवेक श्रेष्ठ र ओम प्रकाश उपाध्याय म्यान अफ दि म्याच घोषित भएका थिए भने टिमको व्यवस्थापन साम्राज्य शाक्यले गरेका थिए। ■

तह ८ सहायक र सहायक (नगद) को पूर्वयोग्यता परीक्षा सम्पन्न

काठमाडौं, कार्तिक १६

राष्ट्रिय वाणिज्य बैंक तह ४ सहायक र सहायक (नगद)को पूर्व योग्यता परीक्षा कार्तिक १५ गते शनिबार सम्पन्न भएको छ। लोक सेवा आयोगद्वारा संगठित संस्थाहरूको अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिददार वा सो सरहको वा चौथो तह वा सो सरह पदका लागि एकीकृत परीक्षा प्रणाली बमोजिम



एकैपटक एकै दिन पूर्वयोग्यता परीक्षा लिने पूर्व घोषित परीक्षा तालिका अनुसार उक्त परीक्षा सञ्चालन भएको थियो।

यसअघि लोक सेवा आयोगबाट जारी सूचनालाई थप स्पष्ट पार्दै राष्ट्रिय वाणिज्य बैंकले २०८२ साउन ५ र २२ गते सूचना जारी गरी बैंकको तह ४ सहायक र सहायक (नगद)का लागि शैक्षिक योग्यता दश जोड दुई वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्ने र परीक्षा लोक सेवा आयोगको परीक्षा तालिका अनुसार हुने जनाएको थियो।

विगतमा राष्ट्रिय वाणिज्य बैंक तह ४ सहायक र सहायक (नगद)का लागि पूर्वयोग्यता परीक्षा छुट्टै सञ्चालन हुने गरेको थियो। अब उप्रान्त संगठित संस्थाहरूको

अप्राविधिक तर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिददार वा सो सरहको वा चौथो तह वा सो सरह पदका लागि एकीकृत परीक्षा प्रणाली बमोजिम एकैपटक एकै दिन सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण उम्मेदवारले मात्रै बैंकको तह ४ सहायक र सहायक (नगद)को रिक्त पदको लागि आवेदन दिई सोका लागि हुने दोश्रो चरणको लिखित परीक्षामा सामेल हुन पाउनेछन्।

लोक सेवा आयोगद्वारा २०८२ जेठ २७ गते स्वीकृत पाठ्यक्रममा पूर्वयोग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई एक वर्षको लागि प्रमाणपत्र प्रदान गरिने उल्लेख छ। सो अवधि भित्र बैंकको तह ४ सहायक र सहायक (नगद)को रिक्त पदको पदपूर्ति सम्बन्धि विज्ञापन खुलेमा उक्त प्रमाणपत्र पेश गरेर दोश्रो चरणको लिखित परीक्षाका लागि आवेदन दिन योग्य हुने व्यवस्था गरिएको छ। बैंकको तह ४ सहायक र सहायक (नगद) पदको नयाँ पाठ्यक्रम स्वीकृत भएसकैको छ भने सो भन्दा माथीका पदहरूको पनि नयाँ पाठ्यक्रम स्वीकृत हुने चरणमा रहेको बैंकको मानव संसाधन विभागले जनाएको छ। ■

हार्दिक समवेदना

यस बैंकको शाखा कार्यालय बानेश्वरमा कार्यरत सहायक प्रबन्धक श्यामभक्त श्रेष्ठ (११५१०) का बुवा दुर्गाभक्त श्रेष्ठ, शाखा कार्यालय कलैयामा कार्यरत वरिष्ठ सहायक इशु मिया (१०५४५) का बुवा उसमान मिया धुनिया, शाखा कार्यालय थापाथलीमा कार्यरत वरिष्ठ सहायक सुनित अमात्य (११८५७) का बुवा सुन्दर गोविन्द अमात्य, शाखा कार्यालय बर्दघाटमा कार्यरत सहायक विष्णुमाया आचार्य (१३८०३) का बुवा कुलानन्द आचार्य र शाखा कार्यालय बयलबासमा कार्यरत सहायक राम बाबु पासवान (११७२४) की आमा जयलस देवी पासवानको केहि समय पहिले निधन भएकोमा दिवंगत आत्माहरूको चिर शान्तीको कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं।



राष्ट्रिय वाणिज्य बैंक
लि. परिवार

प्रकाशक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

प्रमुख कार्यकारी अधिकृतको कार्यालय

सिंहदरबारप्लाजा, काठमाडौं, फो नः ०१-५७२९२२०, Ext. २४२३

इमेल : rbbnl@rbb.com.np

वेबसाइट: www.rbb.com.np

प्रमुख सल्लाहकार

देवेन्द्र रमण खनाल

प्रमुख कार्यकारी अधिकृत

सह-सम्पादक

रुद्रप्रसाद अधिकारी

सल्लाहकार

पवन रेग्मी

उप-कार्यकारी अधिकृत तथा सूचना अधिकारी

डिजाइन

यदु उपाध्याय